


(दफा ४ तथा अनुसूची १ को भाग १ संग सम्बन्धित)



लालभाडी गाउँपालिका द्वारा प्रकाशित

स्थानीय राजपत्र

खण्ड ४

संख्या : २

मिति: २०७७/०३/२४ गते

गाउँसभाबाट स्वीकृत मिति: २०७७/०३/१०

भाग: १

लालझाडी गाउँपालिका विनियोजन ऐन, २०७७

प्रस्तावना:

लालझाडी गाउँपालिकाको आर्थिक वर्ष २०७७/०७८ को सेवा र कार्यहरूको लागि स्थानीय सञ्चित कोषबाट केही रकम खर्च गर्ने अधिकार दिन र सो रकम विनियोजन गर्न वाञ्छनीय भएकोले, नेपालको संविधानको धारा २२९ को उप-धारा (२) बमोजिम लालझाडी गाउँ सभाले यो ऐन बनाएको छ।

१. **सक्षिप्त नाम र प्रारम्भ:** (१) यस ऐनको नाम "लालझाडी गाउँपालिका विनियोजन ऐन, २०७७ रहेको छ।
(२) यो ऐन २०७७ साल श्रावण १ गते बेखि प्रारम्भ हुनेछ।
२. **आर्थिक वर्ष २०७७/०७८ को निमित्त सञ्चित कोषबाट रकम खर्च गर्ने अधिकार:** (१) आर्थिक वर्ष २०७७/०७८ को निमित्त गाउँ कार्यपालिका, मातहतका निकायहरू, वडाकार्यालय, विषयगत शाखाले गर्ने सेवा र कार्यहरूको निमित्त अनुसूची १ मा उल्लेखित चालु खर्च, पूँजीगत खर्च र बित्तिय व्यवस्थाको रकम समेत गरी जम्मा रकम उन्नचालिस करोड अठहतर लाख बाउन्न हजार बयासी मात्रमा नबढाई निर्दिष्ट गरिए बमोजिम स्थानीय सञ्चित कोषबाट खर्च गर्नसकिनेछ।
३. **विनियोजन:**
 - (१) यस ऐन द्वारा सञ्चित कोषबाट खर्च गर्न अधिकार दिइएको रकम आर्थिक वर्ष २०७७/०७८ को निमित्त लालझाडी गाउँपालिकाको गाउँ कार्यपालिका, मातहतका निकायहरू, वडाकार्यालय र विषयगत शाखाले गर्ने सेवा र कार्यहरूको निमित्त विनियोजन गरिएको छ।
 - (२) यस ऐनले विनियोजन गरेको रकम खर्च गर्दा यसैसाथ संलग्न अनुसूची १ मा उल्लेख भए अनुसार गरिएको छ।
 - (३) उपदफा १ र २ मा जुनसुकै कुरा लेखिएको भए तापनि गाउँ कार्यपालिकाको कार्यालय, मातहतका निकायहरू वडा कार्यालय विषयगत शाखाले गर्ने सेवा र कार्यहरूको निमित्त विनियोजन गरेको रकममध्ये कुनै बचत हुने र कुनैमा अपुग हुने देखिन आएमा गाउँ कार्यपालिकाले बचत हुने शीर्षकबाट अपुग हुने शीर्षकमा रकम सार्न सक्ने प्रस्ताव गरिएको छ। यसरी रकम सार्दा एक शीर्षकबाट सो शीर्षकको जम्मा

रकमको १० प्रतिशत सम्म प्रमुख प्रशासकीय अधिकृतले सो भन्दा बढी १५ प्रतिशत सम्म गापा प्रमुखले र सो भन्दा बढी गाउँ कार्यपालिकाले २५ प्रतिशतमा नबढ्ने गरि कुनै एक वा एक भन्दा बढी शीर्षकहरुबाट अर्को एक वा एक भन्दा बढी शीर्षकहरुमा रकमान्तर गरि रकम सार्न तथा निकास र खर्च जनाउन सकिनेछ। पूँजीगत खर्च र वित्तीय व्यवस्थापनतर्फ विनियोजित रकम साँवा भुक्तानी खर्च र व्याज भुक्तानी खर्च शीर्षकमा बाहेक अन्यत्र सार्न नसकिने प्रस्ताव गरिएको छ। तर चालु तर्फको पूँजीगत खर्च र वित्तीय व्यवस्थाको खर्च व्यहोर्न एक स्रोतमा रकम सार्न सकिने व्यवस्था गरिएको छ।

- (४) उपदफा(२)मा जुनसुकै कुरा लेखिएको भए तापनि एक शीर्षकमा सो शीर्षकको जम्मा स्वीकृत रकमको २५ प्रतिशत भन्दा बढ्ने गरी कुनै एक वा एक भन्दा बढी शीर्षकहरुबाट रकम सार्न परेमा गाउँसभाको स्वीकृति लिन पर्नेछ।
- (५) यस दफाको अन्यत्र जुनसुकै व्यवस्था भएपनि चालु खर्चमा विनियोजित रकम खर्च नहुने भएमा पूँजीगत कार्यक्रम स्वीकृत गरी खर्च गर्न बाधा पर्ने छैन।
- (६) विविध शीर्षकमा विनियोजन भएको रकम आवश्यक शीर्षकमा रकम सार्न तथा निकास र खर्च जनाउन सकिनेछ।

४. वित्तीय अनुशासन:


- (१) गाउँपालिकाले आफुले उठाएको राजस्व र यस ऐन बमोजिम प्राप्त गरेको अनुदान कानून बनाई खर्च गर्न सक्नेछ।
- (२) उपदफा(१) बमोजिम कानून बनाउँदा बेहायका कुराहरु पालना हुने गरी बनाउनु पर्दछ।
 - (क) नेपाल सरकार र प्रदेश सरकारको आर्थिक तथा वित्तीय नीति अनुशरण गर्ने।
 - (ख) अनुदानको रकम जुन प्रयोजनको लागि प्राप्त भएको हो सोही प्रयोजनमा खर्च गर्नु पर्नेछ।
 - (ग) पुँजीगत खर्चको रुपमा विनियोजित रकम चालु खर्चमा रकमान्तर गर्न पाईनेछैन।
 - (घ) आयव्ययको वर्गिकरण तथा लेखाङ्कन नेपाल सरकारले निर्धारण गरे बमोजिम राख्नु पर्ने।
५. थप अनुदान प्राप्त भएमा: यस विधेयकमा प्रस्ताव गरिए बाहेक नेपाल सरकार प्रदेश सरकार दातृ निकाय जनसहभागिता वा कुनै पनि स्रोतबाट थप कार्यक्रम संचालन गर्ने गरी संचितकोषमा रकम प्राप्तहुन आएमा सो रकम समेत यसै ऐनबाट विनियोजन भएको मानि संचित कोषमा जम्मा गरी संचित कोषबाट खर्च गर्न बाधा पर्नेछैन।

६. अख्तियारी तथा कार्यक्रम स्वीकृत सम्बन्धि व्यवस्था:

- (१) प्रचलित कानूनमा जुनसुकै कुरा लेखिएको भएता पनि विनियोजित भएको रकम प्रचलित कानूनको अधिनमा रही खर्च गर्ने अख्तियारी यो ऐन प्रारम्भ भएको दिन देखि अधिकार प्राप्त अधिकारीलाई हुनेछ।
- (२) चालु खर्चतर्फको सम्बन्धित स्वीकृत वार्षिकबजेटको तोकिएको खर्च शीर्षकमा विनियोजित रकमा बढी नहुने गरि कुनै दर तोकिएको भए सो दर अनुसार र नतोकिएको भए बजेटको सीमाको ख्याल गरि दर स्वीकृत गरि खर्च लेखे अधिकार लालझाडी गाउँकार्यपालिका वा लालझाडी गाउँकार्यपालिकाको कार्यालयको अधिकार प्राप्त अधिकारी तथा लेखा उत्तरदायी अधिकारीलाई प्रत्यायोजन गरिएको छ।
- (३) उपदफा (१)बमोजिम खर्च गर्ने अख्तियारीको आधारमा कोष तथा लेखा नियन्त्रक कार्यालयले विनियोजन भएको रकम निकास दिनेछ।
- (४) स्थानिय संचित कोष व्यवस्थापन प्रणाली(सुत्र) मा भएको कुनै कार्यक्रम संशोधन गर्नु पर्ने भएमा सम्बन्धित निकायको सहमतिमा गर्नु पर्नेछ।

७. खर्च अनुमोदन तथा संशोधन:

सुदूरपश्चिम प्रदेश सरकार
सुदूरपश्चिम प्रदेश सरकार



(१) आ.व.२०७७०७८ का लागि स्वीकृत बजेट तथा कार्यक्रममा क्षेत्रगत मात्र विनियोजन भई योजनागत/क्रमागत विभाजन हुन बाँकी रहेका बजेट तथा कार्यक्रमहरूको कार्यान्वयन गर्न गा.पा.प्रमुखको निर्णय तथा कार्यपालिकाको कार्यालय लेखा उत्तरदायी अधिकारीबाट गरिएका विनियोजनहरूमा समेत यसै ऐन बमोजिम भएको मानिनेछ ।

(२) आ.व. २०७७०७८ स्वीकृत बजेट तथा कार्यक्रम कार्यान्वयनका सन्दर्भमा कुल विनियोजनमा फरक नपर्ने गरी शीर्षक गत विनियोजित रकममा फरक हुन गएका शीर्षक र मिलान गरिने शीर्षकको विवरण सहित तयार गरिइको संशोधन अनुसूची (२) मा संलग्न राखी स्वीकृति गरिएको छ ।

८. कार्यविधि तथा मापदण्ड बनाउन सक्ने

(१) यस ऐनको कार्यान्वयन गर्न गाउँपालिकाले सार्वजनिक खर्चको मापदण्ड, कार्यविधि र मित व्ययिता सम्बन्धी निर्देशिका कार्यपालिकाबाट स्वीकृत गरि लागु गर्न सक्नेछ

(२) उपदफा (१) बमोजिम बनाएको कार्यविधि र मापदण्ड राजपत्रमा प्रकाशित गरिनेछ ।

९. आदेश जारी गर्न सक्ने: (१) यस ऐनको कार्यान्वयनमा कुनै बाधा उत्पन्न भएमा गाउँकार्यपालिकाले आदेश जारी गरी आवश्यक व्यवस्था गर्न सक्नेछ ।

(२) उपदफा (१) बमोजिमको आदेश राजपत्रमा प्रकाशित गरिनेछ ।

५०७३



अनुसूची नं १

दफा ३ को उपदफा (२) अनुसार वनियोजित रकम

क्र.स.	बजेट श्रोत शीर्षक	कुल बजेट रकम	चालु	पूँजीगत	वित्तिय व्यवस्था	जम्मा
१	आ.व. २०७७/७८ को अल्या	२००००	१४१३०	१२३७०		२६५००
२	आन्तरीक स्रोत	६५००				
३	समानिकरण अनुदान संघिय सरकार	९२७००		९२७००		९२७००
४	राजस्व बाँडफाड संघीय सरकार	७२८३२	४७११०	२५७२२		७२८३२
५	समानिकरण अनुदान प्रदेश सरकार	६९२८		६९२८		६९२८
६	राजस्व बाँडफाड प्रदेश सरकार	१५९२		१५९२		१५९२
संघीय सरकार र प्रदेश सरकार विशेष अनुदान र समपुरक अनुदान						
७	संघीय सरकार विशेष अनुदान	५०००		५०००		५०००
८	संघीय सरकार समपुरक अनुदान	१५०००		१५०००		१५०००
९	प्रदेश सरकार विशेष अनुदान	५०००		५०००		५०००
१०	प्रदेश सरकार समपुरक अनुदान	१००००		१००००		१००००
शर्सत अनुदान संघिय सरकार(विषयगत शाखा)						
११	शिक्षा सम्बन्धी कार्यक्रम	७५५००				७५५००
१२	स्वास्थ्य सम्बन्धी कार्यक्रम	२२६००				२२६००
१३	आयुर्वेद सेवा सम्बन्धी कार्यक्रम	३०००				३०००
१४	जलश्रोत तथा सिंचाइ कार्यक्रम	८००				८००
१५	कृषि सम्बन्धी कार्यक्रम	२६००				२६००
१६	पशु सम्बन्धी कार्यक्रम	२५००				२५००
१७	युवा तथा खेलकुद विकास कार्यक्रम	१००				१००
१८	उद्योग विकास कार्यक्रम	२५००				२५००
१९	भुमि व्यवस्थापन कार्यक्रम	१५००				१५००

२०	लैंगिक समानता तथा सामाजिक समावेशीकरण	३००				३००
२१	सामाजिक सुरक्षा संरक्षण कार्यक्रम	६३००				६३००
२२	शान्ति तथा सु व्यवस्था कार्यक्रम	३४००				३४००
२३	प्रशासकीय सुशासन कार्यक्रम (तराइ मधेश समिद्ध)	३०००				३०००
अन्य निकाय प्राप्त अनुदान खर्च						
२४	सामाजिक सुरक्षा अनुदान	३५०००				३५०००
२५	पि.एल.जि.एस.पी.कार्यक्रम	१०००				१०००
२६	सडक बोर्ड नेपाल	१०००				१०००
२७	गरीब संग बिशेश्वर कार्यक्रम	५००				५००
२८	एन . एन .एस .डब्लु .ए. \ एन . एल .आर	७००				७००